

Jos

Chapter 21

Nepali Interlinear

Reference: Nepali ERV

1
אֵל-גִּזְיוֹן בֵּן-יְהוֹשֻׁעַ וְאֵל-הַכֹּהֵן אֶלְעָזָר אֵל-הַלְוִיִּם אֲבוֹת רְאשֵׁי וַיִּגְשׁוּ
अनि नून छीरा यहोशू अनि पूजाहारी एलाजार लेवीहरू पिताहरूका मुखियाहरू अनि-आए
H0413 H5126 H3091 H0413 H3548 H0499 H0413 H3881 H0001 H5066

יִשְׂרָאֵל: לְבִנֵי הַמְּטוֹת אֲבוֹת רְאשֵׁי
इसाएलका छोराहरूका-लागि कुलहरूका पिताहरूका मुखियाहरू
H3478 H4294 H0001

लेवी कुल समूहका शासकहरू पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि इसाएलका अन्य कुल समूहका शासकहरूसित बात गर्न गए।

2
וַיְדַבְּרוּ אֲלֵיהֶם בְּשֵׁלָה בְּאֶרֶץ כְּנָעַן לְאֹמֶר יְהוָה כְּנָעַן לְאֹמֶר יְהוָה
दिन मोशाको मार्फत आज्ञा-दिनुभयो परमप्रभुले भन्दै: कनान देशमा शीलोमा तिनीहरूलाई अनि-बोले
H5414 H4872 H3027 H6680 H3068 H0559 H0776 H7887 H0413 H1696

לְבָהּמִתְּנוּ: וּמִגְּרִשֵׁיָהוּן לְשָׁבֶת עָרִים לָנוּ
हाम्रा-पशुहरूको-लागि अनि-खर्कहरू बस्नको-लागि सहरहरू हामीलाई
H0929 H4054 H3427

यो कुरा कनानको भूमिको शीलो शहरमा भयो। लेवी अगुवाहरूले तिनीहरूलाई भने, “हामीहरूलाई बस्नका निम्ति शहरहरू दिनु भनी मोशाद्वारा परमप्रभुले तिमीहरूलाई आदेश दिएका थिए। अनि उहाँले हामीलाई खेतहरू पनि दिनु जहाँ हाम्रा पशुहरू चर्छन्, भनी तपाईंलाई आदेश दिनु भएको थियो।”

3
וַיִּתְּנוּ אֲנִי-יְהוָה פִּי אֶל-מִנְחַתָּם לְלוֹוִים יִשְׂרָאֵל בְּנֵי-חֹרָה
— परमप्रभुको आज्ञा-अनुसार — आफ्नो-उत्तराधिकारबाट लेवीहरूलाई इसाएलका छोराहरूले अनि-दिए
H0853 H3068 H6310 H0413 H5159 H3881 H3478 H5414

מִגְּרִשֵׁיָהוּן: וְאֵת-הָאָלֶה עָרִים
तिनका-खर्कहरू अनि यी सहरहरू
H4054 H0853 H0428

यसर्थ इसाएलका मानिसहरूले परमप्रभुको यो आदेशको पालन गरे। तिनीहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति ती वरिपरिका भूमि दिए।

4
מִן-הַכֹּהֵן אֲהֲרֹן לְבִנָּיו וַיְהִי הַקְּהָתִי לְמִשְׁפַּחַת הַגִּזְרִי וַיִּצָּא
मध्येबाट पूजाहारी हारूनका छोराहरूका-लागि अनि-भयो कहाती कुलहरूका-लागि चिट्ठा अनि-निस्कियो
H3548 H0175 H1961 H6956 H4940 H1486 H3318
עֲשָׂרָה: שְׁלֹשׁ עָרִים בְּגִזְרָל בְּנִימֹן וּמִמְטָה הַשְּׂמֹעֲנִי וּמִמְטָה יְהוּדָה מִמְטָה הַלְוִיִּם
— तेह्र सहरहरू चिट्ठाद्वारा बिन्यामीन अनि-कुलबाट शिमोनी अनि-कुलबाट यहूदा कुलबाट लेवीहरूको
H6240 H7969 H1486 H1144 H4294 H8099 H4294 H3063 H4294 H3881

कहातीको कुल, लेवीको वंश समूहका पूजाहारी हारूनका वंशजहरू थिए। कहाती वंशका अंशलाई तेह्र शहरहरू दिइए जो यहूदा, शिमोन अनि बिन्यामीनका इलाका भित्र थिए।

וּמְחֲצֵי	דָּן	וּמְחֲצֵהָ	אֶפְרַיִם	מְטָה	מְמִשְׁפַּחֹת	הַנוֹתְרִים	קָהָת	וּלְבֵנֵי	5
अनि-आधा	दान	अनि-कुलबाट	एफ्राइम	कुलको	कुलहरूबाट	बाँकी	कहातका	अनि-छोराहरूका-लागि	
H52677	H1835	H4294	H0669	H4294	H4940	H3498	H6955		

—	עָשָׂר:	עָרִים	בְּנוֹרָל	מְנַשֶּׁה	מְטָה
	दश	सहरहरू	चिड्ढाद्वारा	मनश्शेको	कुल
	H6235		H1486	H4519	H4294

अन्य कहाती कुलहरूलाई दश शहरहरू दिइए जो एप्रेम, दान अनि आधा मनश्शेका इलाका भित्र थिए।

נְפְתָלִי	וּמְחֲצֵהָ	אֲשֶׁר	וּמְחֲצֵהָ	יִשָּׁשָׁכָר	מְטָה	מְמִשְׁפַּחֹת	גֵּרְשֹׁן	וּלְבֵנֵי	6
नप्टाली	अनि-कुलबाट	आशेर	अनि-कुलबाट	इस्साखार	कुलको	कुलहरूबाट	गेशोनका	अनि-छोराहरूका-लागि	
H5321	H4294	H0836	H4294	H3485	H4294	H4940	H1648		

—	עֲשָׂרָה:	שְׁלֹשׁ	עָרִים	בְּנוֹרָל	בְּשָׁשׁוֹן	מְנַשֶּׁה	מְטָה	וּמְחֲצֵי
	—	तेह	सहरहरू	चिड्ढाद्वारा	बाशानमा	मनश्शेको	कुल	अनि-आधा
	H6240	H7969		H1486	H1316	H4519	H4294	H2677

गेशोन कुलका मानिसहरूलाई तेह शहरहरू प्रदान गरिए। यी शहरहरू ती इलाकामा थिए जो इस्साकार, आशेर, नप्टाली अनि बाशानमा भएको आधा मनश्शेका थिए।

זְבוּלून	וּמְחֲצֵהָ	גָּד	וּמְחֲצֵהָ	רְאוּבֵן	מְחֲצֵהָ	לְמִשְׁפַּחֹתָם	מְרָרִי	לְבֵנֵי	7
जबूलून	अनि-कुलबाट	गाद	अनि-कुलबाट	रूबेन	कुलबाट	तिनका-कुलहरू-अनुसार	मरारीका	छोराहरूका-लागि	
H2074	H4294	H1410	H4294	H7205	H4294	H4940	H4847		

—	עֲשָׂרָה:	שְׁתֵּים	עָרִים
	—	बाह	सहरहरू
	H6240	H8147	

मरारी कुलका मानिसहरूलाई बाह शहरहरू दिइए। यी बाह शहरहरू रूबेन, गाद अनि जबूलूनका इलाकाबाट आएका थिए।

כַּאֲשֶׁר	מִגְרָשֵׁיהֶן	וְאֵת-	הָאֵלֶּה	הָעָרִים	אֵת-	לְלוּוִים	יִשְׂרָאֵל	בְּנֵי-	וַיִּתְּנוּ	8
जसरी	तिनका-खर्कहरू	अनि	यी	सहरहरू	—	लेवीहरूलाई	इस्त्राएलका	छोराहरूले	अनि-दिए	
	H4054	H0853	H0428		H0853	H3881	H3478		H5414	

—	בְּנוֹרָל:	מְנַשֶּׁה	בֵּיר-	יְהוּדָה	צֹנָה
	चिड्ढाद्वारा	मोशाको	मार्फत	परमप्रभुले	आज्ञा-दिनुभयो
	H1486	H4872	H3027	H3068	H6680

यसरी इस्त्राएलका मानिसहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि ती वरिपरिका खेतहरू दिए जसरी परमप्रभुले मोशालाई भन्नु भएको थियो।

אֲשֶׁר-	הָאֵלֶּה	הָעָרִים	אֵת	שְׁמֵוֹן	בְּנֵי	וּמְחֲצֵהָ	יְהוּדָה	בְּנֵי	מְחֲצֵהָ	וַיִּתְּנוּ	9
जुन	यी	सहरहरू	—	शिमीनका	छोराहरूका	अनि-कुलबाट	यहूदाका	छोराहरूका	कुलबाट	अनि-दिए	
	H0428		H0853	H8095		H4294	H3063		H4294	H5414	

—	בְּשֵׁם:	אֶתְהֶן	יִקְרָא
	नामले	तिनलाई	बोलाइन्छ
	H8034	H0853	H7121

यी नाउँहरू ती शहरहरूका हुन् जो यहूदा अनि शिमीनको इलाकामा थिए।

לָהֶם	כִּי	לֵוִי	מְבִנֵי	הַקְּהָלִי	מְמִשְׁפַּחֹת	אֶהָרֹן	לְבֵנֵי	וַיְהִי	10
तिनीहरूको-लागि	किनभने	लेवीका	छोराहरूबाट	कहातीका	कुलहरूबाट	हारूनका	छोराहरूका-लागि	अनि-भयो	
H1992		H3878		H6956	H4940	H0175		H1961	

—	רִיאֲשֹׁנָה:	הַגּוֹרָל	הָיָה
	पहिलो	चिड्ढा	भयो
	H7223	H1486	H1961

कहात कुलबाट शहरहरू पहिला लेवीहरूलाई प्रदान गरियो।

וַאֲת־	וַיִּתְּנוּ	לָהֶם	אֶת־	אֲרֵבֶּעְקָרִית	אָבִי	הָעֵנֹק	הִיא	חֲבֵרוֹן	בְּהַר	יְהוּדָה	וַאֲת־	11
अनि	अनि-दिए	तिनीहरूलाई	—	किर्यत-अर्बा	पिता	अनाकका	जुन-ही	हेब्रोन	पहाडमा	यहूदाको	अनि	
H0853	H5414	H1992	H0853	H7153	H0001	H6061	H1931	H2022	H3063	H0853		

מִגְרָשָׁה מְרִירִי :
यसका-खर्कहरू
वरिपरि
[H5439](#) [H4054](#)

लेवीहरूलाई तिनीहरूले दिए किर्यत-अर्बा (यो हेब्रोन हो। यसको नाउँ अर्बानामको मानिसको नाउँबाट राखिएको थियो। अर्बा अनाकका पिता थिए।) तिनीहरूका पशुहरूका निम्ति पनि कहातीहरूले शहर छेउका केही भूमि तिनीहरूलाई दिए।

וַאֲת־	שָׂדֵה	הָעִיר	וַאֲת־	חֲצֵרֶיהָ	נָתַנּוּ	לְכָל־ב	בֶּן־	יִפְנָה	בְּאַחֲזָתוֹ :	ס	12
अनि	खेतहरू	सहरका	अनि	गाउँहरू	दिए	कालेबलाई	छोरा	यपुत्रेको	भागको-रूपमा	—	
H0853	H5414	H3612	H3312	H0272	H0272						

तर किर्यतर्बा शहर वरिपरिका खेत अनि समाना शहरहरू यपुत्रेका छोरा कालेबका थिए।

וַאֲת־	וּלְבָנָי	אֶתְרֹן	הַכֹּהֵן	נָתַנּוּ	אֶת־	עִיר	מִקְלָט	הַרְצֹחַ	אֶת־	חֲבֵרוֹן	13
अनि	अनि-छोराहरूका-लागि	हारूनका	पूजाहारी	दिए	—	सहर	शरणको	हत्यासम्बन्धी	—	हेब्रोन	
H0853	H0175	H0175	H3548	H5414	H0853	H0853	H4733	H7523	H0853	H0853	

וַאֲת־ מִגְרָשָׁה :
अनि
लिब्ना
अनि
यसका-खर्कहरू
अनि
[H4054](#) [H0853](#) [H3841](#) [H0853](#) [H4054](#) [H0853](#)

यसर्थ तिनीहरूले हेब्रोन शहर हारूनका वंशलाई दिए (हेब्रोन शरणस्थान-शहर थियो।) हारूनका सन्तानहरूलाई तिनीहरूले लिब्ना,

וַאֲת־	יַתֵּר	וַאֲת־	מִגְרָשָׁה	וַאֲת־	אַשְׁתָּמֹעַ	וַאֲת־	מִגְרָשָׁה :	14
अनि	यत्तीर	अनि	यसका-खर्कहरू	अनि	एशतमोआ	अनि	यसका-खर्कहरू	
H0853	H3492	H0853	H4054	H0853	H0851	H0853	H4054	

यत्तीर, एशतमो,

וַאֲת־	חֹלֹן	וַאֲת־	מִגְרָשָׁה	וַאֲת־	דָּבִיר	וַאֲת־	מִגְרָשָׁה :	15
अनि	होलोन	अनि	यसका-खर्कहरू	अनि	दबीर	अनि	यसका-खर्कहरू	
H0853	H2473	H0853	H4054	H0853	H0853	H0853	H4054	

होलोन, दबीर,

וַאֲת־	עֵינ	וַאֲת־	מִגְרָשָׁה	וַאֲת־	יֹצָה	וַאֲת־	מִגְרָשָׁה	אֶת־	שְׁמֹשֶׁבֵית	וַאֲת־	16
अनि	ऐन	अनि	यसका-खर्कहरू	अनि	युत्ता	अनि	यसका-खर्कहरू	—	बेत-शेमेश	अनि	
H0853	H5871	H0853	H4054	H0853	H3194	H0853	H4054	H0853	H1053	H0853	

מִגְרָשָׁה עָרִים :
यसका-खर्कहरू
सहरहरू
नौ
बाट
दुई
कुलहरू
यी
[H0428](#) [H7626](#) [H8147](#) [H0854](#) [H8672](#) [H4054](#)

ऐन, युत्ता अनि बेतशेमेश पनि दिए। तिनीहरूलाई पशुहरूको निम्ति पनि ती शहरहरू नजिकका केही भूमि तिनीहरूले दिए। तिनीहरूले ती दुइ समूहहरूलाई नै शहरहरू दिए।

וּמִמָּוְטָה	בְּנִימֹן	אֶת־	גִּבְעוֹן	וַאֲת־	מִגְרָשָׁה	אֶת־	גִּבְעָה	וַאֲת־	מִגְרָשָׁה :	17
अनि-कुलबाट	बिन्यामीनको	—	गिबोन	अनि	यसका-खर्कहरू	अनि	गिबोन	अनि	यसका-खर्कहरू	
H4294	H1144	H0853	H1391	H0853	H4054	H0853	H1391	H0853	H4054	

तिनीहरूले हारूनका सन्तानलाई शहरहरू दिए जो बिन्यामीनका कुल समूहका थिए। यी शहरहरू गिबोन, गेबा,

אֶת־	עֲנָתוֹת	וַאֲת־	מִגְרָשָׁה	וַאֲת־	עַלְמֹן	וַאֲת־	עָרִים	אֶת־	אֲרָבַע	18
—	अनातोत	अनि	यसका-खर्कहरू	अनि	अल्मोन	अनि	सहरहरू	चार	—	
H0853	H6068	H0853	H4054	H0853	H5960	H0853	H4054	H0702	H0853	

अनातोत अनि अल्मोन थिए। तिनीहरूले यी चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति यी शहरहरू नजिकैका केही भूमि तिनीहरूलाई दिएका थिए।

19	כָּל- סָבֵי	עָרֵי סָבֵי	בְּנֵי- סָבֵי	אֶהְרֹן סָבֵי	הַכֹּהֲנִים סָבֵי	שְׁלֹשׁ- סָבֵי	עָשָׂרָה סָבֵי	עָרִים סָבֵי	וּמְגֵרָשֵׁיָהוּן סָבֵי
—	सबै	सहरहरू	छोराहरूका	हारूनका	पूजाहारीहरूका	तेह	सहरहरू	सहरहरू	अनि-तिनका-खर्कहरू
	H3605	H3605	H0175	H0175	H3548	H7969	H6240	H6240	H4054

त्यहाँ जम्मा तिनीहरूले पूजाहारीहरूलाई तेह शहरहरू प्रदान गरे। (सबै पूजाहारीहरू हारूनका सन्तानहरू थिए।) तिनीहरूले तिनीहरूका पशुहरूका निम्ति पनि प्रत्येक शहर नजिकैका केही भूमि तिनीहरूलाई दिए।

20	וּלְמִשְׁפְּחוֹת אֲנִי-קֹול- לָאֵלֶּיךָ	בְּנֵי- סָבֵי	קָהָת סָבֵי	הַנּוֹתָרִים סָבֵי	הַלְוִיִּם סָבֵי	קָהָת סָבֵי	מִבְּנֵי סָבֵי	קָהָת סָבֵי	וַיְהִי סָבֵי	עָרֵי סָבֵי
—	अनि-कुलहरूका-लागि	छोराहरूका	कहातका	बाँकी	लेवीहरू	कहातका	छोराहरूबाट	कहातका	अनि-भयो	सहरहरू
	H4940	H4940	H6955	H3498	H3881	H6955	H6955	H6955	H1961	H4054
	גִּזְרֵי סָבֵי	מִמָּטָה סָבֵי	אֶפְרַיִם סָבֵי							
	तिनको-चिट्टाका	कुलबाट	एफ्राइमको							
	H1486	H4294	H0669							

कहात वंशका अन्य मानिसहरूलाई ती शहरहरू प्रदान गरिए जो एप्रैम कुल समूहका क्षेत्रमा थिए। तिनीहरूले यी शहरहरू पाए।

21	וַיִּתְּנוּ אֲנִי- דִּיעַ	לָהֶם סָבֵי	אֶת- סָבֵי	עִיר סָבֵי	מִקְלוֹט סָבֵי	הַרְצֵחַ סָבֵי	אֶת- סָבֵי	שְׁכֵם סָבֵי	וְאֶת- סָבֵי	מְגֵרָשָׁה סָבֵי	בְּהָר סָבֵי
—	अनि-दिए	तिनीहरूलाई	—	सहर	शरणको	हत्यासम्बन्धी	—	शकेम	अनि	यसका-खर्कहरू	पहाडमा
	H5414	H5414	H0853	H0853	H4733	H7523	H0853	H7927	H0853	H4054	H2022
	אֶפְרַיִם סָבֵי	אֶת- סָבֵי	גִּזְרֵי סָבֵי	וְאֶת- סָבֵי	מְגֵרָשָׁה סָבֵי						
	एफ्राइमको	अनि	गेजेर	अनि	यसका-खर्कहरू						
	H0669	H0853	H1507	H0853	H4054						

एप्रैमको पहाडी देशका शकेम शहर। (शकेम एक शरण स्थान शहर थियो।) तिनीहरूले गेजेर,

22	וְאֶת- אֲנִי	קִבְסָאִים סָבֵי	וְאֶת- סָבֵי	מְגֵרָשָׁה סָבֵי	וְאֶת- סָבֵי	חֹרֹבֵית סָבֵי	וְאֶת- סָבֵי	עָרִים סָבֵי	אַרְבַּע סָבֵי
—	अनि	किबसाइम	अनि	यसका-खर्कहरू	अनि	बेत-होरोन	अनि	सहरहरू	चार
	H0853	H6911	H0853	H4054	H0853	H1032	H0853	H4054	H0702

किबसाइम अनि बेथहोरोन पनि प्राप्त गरे। एप्रैमले तिनीहरूलाई चार शहरहरू अनि प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूका पशुहरूका निम्ति दिए।

23	וּמִמָּטָה- אֲנִי- קֹול- לָאֵלֶּיךָ	דָּן סָבֵי	אֶת- סָבֵי	אֶלְתָּקָא סָבֵי	וְאֶת- סָבֵי	מְגֵרָשָׁה סָבֵי	אֶת- סָבֵי	גִּבְעֹתֹן סָבֵי	וְאֶת- סָבֵי	מְגֵרָשָׁה סָבֵי
—	अनि-कुलबाट	दानको	—	एल्लके	अनि	यसका-खर्कहरू	अनि	गिब्तोन	अनि	यसका-खर्कहरू
	H4294	H1835	H0853	H0514	H0853	H4054	H0853	H1405	H0853	H4054

दानको कुल समूहले तिनीहरूलाई एल्लके, गिब्तोन,

24	אֶת- אֲנִי	אֲוִלֹן סָבֵי	וְאֶת- סָבֵי	מְגֵרָשָׁה סָבֵי	אֶת- סָבֵי	גֵּת- רִמְמוֹן סָבֵי	וְאֶת- סָבֵי	עָרִים סָבֵי	אַרְבַּע סָבֵי
—	—	अव्यालोन	अनि	यसका-खर्कहरू	—	गत-रिमोन	अनि	सहरहरू	चार
	H0853	H0357	H0853	H4054	H0853	H1667	H0853	H4054	H0702

अव्यालोन अनि गत-रिमोन दिए। दानले तिनीहरूलाई चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

25	וּמִמְחֻצֵית אֲנִי- אָדָּא	מָטָה סָבֵי	מְנַשֶּׁה סָבֵי	אֶת- סָבֵי	תַּעֲנָב סָבֵי	וְאֶת- סָבֵי	מְגֵרָשָׁה סָבֵי	וְאֶת- סָבֵי	גֵּת- רִמְמוֹן סָבֵי	וְאֶת- סָבֵי	מְגֵרָשָׁה סָבֵי
—	अनि-आधा	कुल	मनशको	—	तानाक	अनि	यसका-खर्कहरू	अनि	गत-रिमोन	अनि	यसका-खर्कहरू
	H4276	H4294	H4519	H0853	H8590	H0853	H4054	H0853	H1667	H0853	H4054
	עָרִים סָבֵי	שָׁרָיִם סָבֵי									
	सहरहरू	दुई									
	H8147	H8147									

मनशको आधा कुल समूहले तिनीहरूलाई तानाक र गत्रिमोन दिए। यो मनशको आधा कुल समूहले तिनीहरूलाई दुई शहर अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

26	כָּל- סָבֵי	עָרִים סָבֵי	עָשָׂר סָבֵי	וּמְגֵרָשֵׁיָהוּן סָבֵי	לְמִשְׁפְּחוֹת סָבֵי	בְּנֵי- סָבֵי	קָהָת סָבֵי	הַנּוֹתָרִים סָבֵי	אֶת- סָבֵי
—	सबै	सहरहरू	दश	अनि-तिनका-खर्कहरू	कुलहरूका-लागि	छोराहरूका	कहातका	बाँकी	—
	H3605	H6235	H6235	H4054	H4940	H6955	H6955	H3498	

कहात कुलका बाँकी मानिसहरूले जम्मा दश शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए।

מקלט शरणको	עיר सहर	את —	מנשה मनशेको	מטה कुल	מחזי आधा	הלויים लेवीहरूका	ממשפחת कुलहरूबाट	גרשון गेशॉनका	ולבני अनि-छोराहरूका-लागि
H4733		H0853	H4519	H4294	H2677	H3881	H4940	H1648	

את अनि	בשתרה बशतरा	את अनि	מנשה यसका-खर्कहरू	את अनि	בבשון बाशानमा	(גולן) गोलान	—	את —	הרצה हत्यारासम्बन्धी
H0853	H1203	H0853	H4054	H0853	H1316	H1474	H1474	H0853	H7523

מנשה यसका-खर्कहरू	ערים सहरहरू	שתיים: दुई	ס —
H4054	H8147		

गेशॉन कुल पनि लेवी कुल समूहमा थिए। तिनीहरूले यी शहरहरू पाए: मनशेका आधा कुल समूहले तिनीहरूलाई बाशानको गोलान दिए। (गोलान शरणस्थान-शहर थियो।) मनशेले तिनीहरूलाई बशतरा पनि दिए। यो मनशेको आधा कुल समूहले जम्मा दुइ शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

מנשה: यसका-खर्कहरू	את अनि	דברת दाबरत	את —	מנשה यसका-खर्कहरू	את अनि	קשיון किशोन	את —	ישसार इस्साखारको	וממטה अनि-कुलबाट
H4054	H0853	H1705	H0853	H4054	H0853	H7191	H0853	H3485	H4294

इस्साकार कुलसमूहले तिनीहरूलाई किशोन, दाबरत,

את —	ארבע: चार	ערים सहरहरू	מנשה यसका-खर्कहरू	את अनि	גנים एन-गनीम	את —	מנשה यसका-खर्कहरू	את अनि	ירמות यर्मत	את —
	H0702		H4054	H0853	H5873	H0853	H4054	H0853	H3412	H0853

यर्मत अनि एनगनीम दिए। इस्साकारले जम्मा चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि तिनीहरूलाई दिए।

מנשה: यसका-खर्कहरू	את अनि	עבדोन अब्दोन	את —	מנשה यसका-खर्कहरू	את अनि	משאל मिशाल	את —	אשר आशेरको	וממטה अनि-कुलबाट
H4054	H0853	H5658	H0853	H4054	H0853	H4861	H0853	H0836	H4294

आशेरका कुल समूहले तिनीहरूलाई मिशाल, अब्दोन,

את —	ארבע: चार	ערים सहरहरू	מנשה यसका-खर्कहरू	את अनि	רחב रहोब	את अनि	מנשה यसका-खर्कहरू	את अनि	חלקת हेल्कत	את —
	H0702		H4054	H0853	H7340	H0853	H4054	H0853	H2520	H0853

हेल्कत, अनि रहोब दिए। जम्मा आशेरले तिनीहरूलाई चार शहरहरू र तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

וממטה अनि-कुलबाट	נפְתָלִי नप्तालीको	את —	ועיר सहर	מקלט शरणको	הרצה हत्यारासम्बन्धी	את —	קֶדֶשׁ केदेश	בגליל गालीलमा	את अनि
H4294	H5321	H0853		H4733	H7523	H0853	H6943	H1551	H0853

מנשה यसका-खर्कहरू	את अनि	קרתן कर्तान	את अनि	מנשה यसका-खर्कहरू	את अनि	דארמोट हम्मोत-दोर	את अनि	מנשה यसका-खर्कहरू
H4054	H0853	H7178	H0853	H4054	H0853	H2576	H0853	H4054

שָׁשׁ:
तीन
[H7969](#)

नप्ताली कुल समूहले तिनीहरूलाई गालीलको केदेश दिए। (केदेश शरणस्थान-शहर थियो।) नप्तालीले तिनीहरूलाई हम्मोतदर अनि कर्तान पनि दिए। नप्तालीले जम्मा तीन शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।

כל- सबै	ערי सहरहरू	הגרשני गेशुनीहरूका	למשפחתם तिनका-कुलहरू-अनुसार	שלש- तेह	עשרה —	עיר सहर	ומגרשिन: अनि-तिनका-खर्कहरू	ס —
H3605	H1649	H4940	H7969	H6240		H4054		

गेशॉन कुलले जम्मा तेह शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि पाए। 34-39 अन्य लेवीसमूह मरारी कुलका थिए। मरारी कुलले यी शहरहरू पाए: जबूलूनका कुल समूहले तिनीहरूलाई योवनाम, कर्ता, दिम्ना, अनि नहलाल दिए। जबूलूनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए। रूबेन कुल समूहले तिनीहरूलाई बेसेर, यहसा, कदेमोत, अनि मेपात दिए। रूबेनले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए। गाद कुल समूहले तिनीहरूलाई गिलादको रामोत

दिए। (रामोत शरणस्थान-शहर थियो।) तिनीहरूले महनैम, हेस्बोन अनि याजेर पनि तिनीहरूलाई दिए। तिनीहरूलाई गादले जम्मा चार शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका भूमि तिनीहरूलाई दिए।

34	וּלְמִשְׁפַּחֹת	בְּנֵי־	מְרָרִי	הַלְוִיִּם	הַנּוֹתָרִים	מֵאֵת	מִטָּה	זְבוּלֹן	אֶת־	יִקְנָעִם
	अनि-कुलहरूका-लागि	छोराहरूका	मरारीका	लेवीहरू	बाँकी	बाट	कुल	जबूलूनको	—	योक्नाम
	H4940		H4847	H3881	H3498	H0854	H4294	H2074	H0853	H3362
	וְאֶת־	מִגְרָשָׁה	אֶת־	קִרְתָּה	וְאֶת־	מִגְרָשָׁה	יָסְכָה	אֶת־	אֶת־	וְאֶת־
	अनि	यसका-खर्कहरू	—	कर्ता	अनि	यसका-खर्कहरू	अनि	अनि	अनि	अनि
	H0853	H4054	H0853	H7177	H0853	H4054	H4054	H0853	H0853	H0853
35	אֶת־	דְּמִנָּה	וְאֶת־	מִגְרָשָׁה	אֶת־	נְהַלָּל	וְאֶת־	עָרִים	אַרְבַּע	אֶת־
	—	दिम्ना	अनि	यसका-खर्कहरू	—	नहलाल	अनि	सहरहरू	चार	अनि
	H0853	H1829	H0853	H4054	H0853	H5096	H0853	H4054	H0702	H0853
36	וּמִמִּטָּה	רְאוּבֵן	אֶת־	בְּצֹר	וְאֶת־	מִגְרָשָׁה	וְאֶת־	יְהֻדָּה	וְאֶת־	מִגְרָשָׁה
	अनि-कुलबाट	रूबेनको	—	बेसर	अनि	यसका-खर्कहरू	अनि	यहसा	अनि	यसका-खर्कहरू
	H4294	H7205	H0853	H1221	H0853	H4054	H0853	H3096	H0853	H4054
37	אֶת־	קְדֵמוֹת	וְאֶת־	מִגְרָשָׁה	וְאֶת־	מִיַּפְעַת	וְאֶת־	עָרִים	אַרְבַּע	ס
	—	कदेमोत	अनि	यसका-खर्कहरू	अनि	मेपात	अनि	सहरहरू	चार	—
	H0853	H6932	H0853	H4054	H0853	H4158	H0853	H4054	H0702	H0853
38	וּמִמִּטָּה	גָּד	אֶת־	עִיר	מִקְלָט	הַרְצֵחַ	אֶת־	רָמֹת	בְּגִלְעָד	וְאֶת־
	अनि-कुलबाट	गादको	—	सहर	शरणको	हत्यासम्बन्धी	—	रामोत	गिलादमा	अनि
	H4294	H1410	H0853	H4733	H4733	H7523	H0853	H7433	H1568	H0853
	וְאֶת־	מַחֲנֵים	וְאֶת־	מִגְרָשָׁה	יָסְכָה	אֶת־	מִגְרָשָׁה	כָּל־	עָרִים	אַרְבַּע
	अनि	महनैम	अनि	यसका-खर्कहरू	अनि	यसका-खर्कहरू	अनि	सबै	सहरहरू	चार
	H0853	H4266	H0853	H4054	H0853	H4054	H0853	H3605	H0702	H0702
39	אֶת־	חֶשְׁבֹּן	וְאֶת־	מִגְרָשָׁה	אֶת־	יַעֲזֵר	וְאֶת־	כָּל־	עָרִים	אַרְבַּע
	—	हेशबोन	अनि	यसका-खर्कहरू	—	याजेर	अनि	यसका-खर्कहरू	सहरहरू	चार
	H0853	H2809	H0853	H4054	H0853	H3270	H0853	H4054	H3605	H0702
40	כָּל־	הָעָרִים	לְבִנְיָ	מְרָרִי	לְמִשְׁפַּחָתָם	הַנּוֹתָרִים	מִמִּשְׁפַּחֹת	הַלְוִיִּם	וַיְהִי	אֶת־
	सबै	सहरहरू	छोराहरूका-लागि	मरारीका	तिनका-कुलहरू-अनुसार	बाँकी	कुलहरूबाट	लेवीहरूका	अनि-भयो	अनि
	H3605		H4847	H4940	H4940	H3498	H4940	H3881	H1961	H3881
	וְגִרְלָם	עָרִים	שְׁתֵּים	עֶשְׂרֵה	אֶת־	אֶת־	אֶת־	אֶת־	אֶת־	אֶת־
	तिनको-चिट्ठा	सहरहरू	बाह	—	—	—	—	—	—	—
	H1486		H8147	H6240						

यसरी, अन्तिम लेवी कुलले जम्मा बाह शहरहरू प्राप्त गरे।

41	כָּל־	עָרֵי	הַלְוִיִּם	בְּתוֹךְ	אֶחָזָת	בְּנֵי־	יִשְׂרָאֵל	עָרִים	אַרְבַּעִים	וּשְׁמֹנֶה
	सबै	सहरहरू	लेवीहरूका	बीचमा	सम्पत्ति	छोराहरूका	इसाएलका	सहरहरू	अठ्चालीस	—
	H3605		H3881	H8432	H0272	H4847	H3478	H0705	H0705	H8083
	וּמִגְרָשֵׁיהֶן	עָרִים	אֶת־							
	अनि-तिनका-खर्कहरू	सहरहरू	अनि							
	H4054		H0853							

यसरी लेवीहरूले जम्मा अठ्चालीस शहरहरू अनि आफ्ना पशुहरूका निम्ति हरेक शहर वरिपरिका केही भूमि प्राप्त गरे। यी सबै शहरहरू ती इलाकामा थिए जो अन्य कुल समूहहरूका थिए।

הָעָרִים सहरहरू	לְכָל- सबै	כָּן यसरी-नै	סְבִיבָתֶיהָ वरिपरि	וּמְגֵרָשֶׁיהָ अनि-यसका-खर्कहरू	עִיר सहर	עִיר सहर	הָאֵלֶּה यी	הָעָרִים सहरहरू	הַהַיְיָנוּ थिइन्	42
	H3605		H5439	H4054			H0428		H1961	

הָאֵלֶּה :
—
यी
[H0428](#)

यी प्रत्येक शहरमा आपना पशुहरूका निम्ति केही भूमि थियो। प्रत्येक शहरका निम्ति त्यो प्रकृत थियो।

לְאֲבוֹתָם तिनका-पुर्खाहरूलाई	לְתַת दिन	נִשְׁבַּע शपथ-खानुभयो	אֶשֶׁר जुन	הָאָרֶץ देश	כָּל- सबै	אֶת- —	לְיִשְׂרָאֵל इसाएललाई	יְהוָה परमप्रभुले	וַיָּמַן अनि-दिनुभयो	43
H0001	H5414	H7650		H0776	H3605	H0853	H3478	H3068	H5414	

וַיִּשָּׁבוּ
त्यसमा
 בָּהּ : — | וַיִּשָּׁבוּ अनि-बसे | וַיִּרְשׁוּהָ अनि-कबजा-गरे | [H3427](#) | [H3423](#) |

यसरी परमप्रभुले प्रतिज्ञा गर्नु भयो जो उहाँले इसाएलका मानिसहरूलाई दिनु भन्नुभएको थियो। उहाँले मानिसहरूलाई सबै भूमि दिनुभयो जो उहाँले प्रतिज्ञा गर्नु भएको थियो। मानिसहरूले भूमि लिए अनि त्यहाँ बसे।

לְאֲבוֹתָם तिनका-पुर्खाहरूलाई	נִשְׁבַּע शपथ-खानुभयो	אֶשֶׁר- जुन	כָּל जसरी-सबै	מִסְכֵּיב चारैतिरबाट-विश्राम	לָהֶם तिनीहरूलाई	יְהוָה परमप्रभुले	וַיָּמַן अनि-दिनुभयो	44
H0001	H7650		H3605	H5439		H3068	H5117	

נָתַן दिनुभयो	אֶיְבֵיהֶם शत्रुहरू	כָּל- सबै	אֶת —	אֶיְבֵיהֶם शत्रुहरूमध्ये	מִכָּל- सबै	בְּפִיָּהֶם तिनीहरूको-सामु	אִישׁ कुनै-मानिस	עָמַד खडा-भयो	וְלֹא- अनि-खडा-भएन
H5414	H0341	H3605	H0853	H0341	H3605	H6440	H0376	H5975	H3808

בִּיָּדָם :
तिनीहरूको-हातमा
 יְהוָה परमप्रभुले | [H3027](#) | [H3068](#) |

अनि परमप्रभुले तिनीहरूलाई, उहाँले तिनीहरूका अगुवाहरूसित प्रतिज्ञा गर्नु भए जस्तै, आफ्नो भूमिका चारैतिर शान्ति प्रदान गर्नदिनु भयो। तिनीहरूका कुनै पनि शत्रुहरूले तिनीहरूलाई परास्त गरेनन्। परमप्रभुले इसाएलका मानिसहरूलाई हरेक शत्रुलाई परास्त गर्न दिनुभयो।

בָּיִת घराना	אֶל- —	יְהוָה परमप्रभुले	דָּבָר बोल्नुभयो	אֶשֶׁר- जुन	הַטּוֹב असल	הַדְּבָר वचन	מִכָּל सबैबाट	דָּבָר एउटा-वचन-पनि	נָפַל खसेन	לֹא- खसेन	45
	H0413	H3068	H1696			H1697	H3605	H1697	H5307	H3808	

יִשְׂרָאֵל
इसाएलको
 הָכָל सबै | בָּא : — | פ — | [H0935](#) | [H3605](#) | [H3478](#) |

परमप्रभुले हरेक प्रतिज्ञा पूर्ण गर्नुभयो जो उहाँले इसाएलका मानिसहरू प्रति गर्नु भएको थियो। त्यहाँ कुनै पनि प्रतिज्ञाहरू बाँकी रहेनन् जसलाई पूर्ण गर्न चुक्नु भयो। प्रत्येक प्रतिज्ञा सत्य हुन आयो।